



आलोचनात्मक शिक्षण विधिको कार्यान्वयन : शिक्षकको अनुभव र धारणा

डा. राजेन्द्रकुमार शाह

सहप्राध्यापक, सानोठिमी क्याम्पस, त्रिभुवन विश्वविद्यालय

Corresponding Author's Email: drrajendrakumarshah@gmail.com

लेखसार

शिक्षककोन्नित शिक्षण विधिले विद्यार्थीहरूलाई पाठ्यक्रमको विषयवस्तु जस्ताको त्यस्तै ग्रहण गरी पुनरुत्पादन गर्नुपर्ने कुरामा जोड दिन्छ र यसले विषयवस्तु र शिक्षक केन्द्रमा राख्दछ। जब कि विद्यार्थीकोन्नित शिक्षण विधिले विषयवस्तुभन्दा पनि सिकाइ कसरी प्रभावकारी हुन्छ भन्ने कुरामा जोड दिन्छ र विद्यार्थीलाई केन्द्रविन्दु मान्दछ। तर आलोचनात्मक शिक्षणले समाजको रूपान्तरणलाई केन्द्रविन्दु मान्दछ। यसले सिकारुकोन्नित शिक्षण विधिलाई नै आधार मानेको हुन्छ, तर यसको मुख्य उद्देश्य समाजमा सामाजिक न्याय स्थापना गरी समाज रूपान्तरण गर्नु हो। तसर्थ समाजमा रहेको असमानतालाई हटाउन सामाजिक रूपान्तरण गर्नु आलोचनात्मक शिक्षणको प्रमुख उद्देश्य हो। यस अध्ययनको केन्द्रीय उद्देश्य बालबालिकाहरूलाई आलोचनात्मक शिक्षणबाट शिक्षण गरी उनीहरूको विश्वलाई रूपान्तरण गर्नु हो। यस अध्ययनमा कैलाली जिल्लामा सञ्चालित गैरसरकारी परियोजनामा म कार्यरत रहेदा बालबालिकाहरूलाई आलोचनात्मक शिक्षण विधि प्रयोग गरी शिक्षण गर्दा सामना गर्नुपरेको चुनौतीहरू र जिज्ञासालाई कथाका रूपमा प्रस्तुत गरेको छु। तसर्थ मैले यस अध्ययनमा कथा विधि (Narrative Inquiry) को प्रयोग गरेको छु। यसका साथै मैले उक्त कथाका बारेमा आफ्ना दुई जना सहकर्मीहरूसँग संवाद (Dialogue) गरी त्यसका बारेमा आलोचनात्मक विश्लेषण पनि गरेको छु। यस अध्ययनको निष्कर्षले के देखाएको छ भने नेपाल जस्तो गरिब मुलुकमा थुप्रै आर्थिक, सामाजिक, शैक्षिक र राजनीतिकविभेद र असन्तुलनहरू भएकाले नेपालका विद्यालय तहका विभिन्न विषयहरूको विभिन्न विषयवस्तुहरू शिक्षणका लागि आलोचनात्मक शिक्षण प्रभावकारी विधि बन्न सक्छ र यस विधिबाट नेपाली समाजलाई रूपान्तरण गर्न सकिन्छ।



अध्ययनको सन्दर्भ

मैले भारतको यात्राका क्रममा नयाँ दिल्लीको सडकमा रोग, भोक र पीडाले छटपटाउँदै कार्यमा व्यस्त नेपालीहरू देखेको छु जो आफू गरिब हुनुको कारण समाजलाई होइन आफै पूर्वजन्मको फल ठान्दछन् । मैले मुम्बईमा फोहोर ढलको नालीभित्र काम गरिरहेका नेपाली दाजुभाइ पनि भेटेको छु जो आफ्नो यो हालतको कारण आफ्नो निधारमा भावीले लेखिएको भाग्य सम्झन्छन् । मैले मेरा गाउँघरका धेरै गरिब असहायहरूलाई पनि नजिकबाट चिनेको छु जो गरिबी, अभाव र पिडालाई समाजको विकृत परिणाममा होइन उनीहरू आफै नसिबको फल ठान्दछन् । उनीहरूले न त समाजका बारेमा जानेका छन् न त आफूलाई गरिब र विवश बनाउने समाजप्रति कुनै गुनासो नै गरेका छन् न त कुनै चासो नै देखाएका छन् । समाजशास्त्री डोरबहादुर विष्टले यही तथ्यका आधारमा भाग्यवादका बारेमा लेखेका छन् (Bist, 1991) । वास्तवमा भाग्यवादले मानिसलाई एउटा अन्धकार संसारतिर लैजान्छ जहाँ गरिबी, अभाव, रोग, भोक, र पीडालाई समाजसँग जोडिँदैन र यी सम्पूर्ण पक्षहरूलाई मानिसको पूर्वजन्म, भाग्य वा ईश्वरले प्रदान गरेको प्रारब्ध कर्म मान्ने गरिन्छ । वास्तवमा भाग्यवाद विकासको अभिशाप हो । भाग्यवादमा हामी रोग, भोक, गरिबी, र अभाव जस्ता विभिन्न पक्षहरूलाई समाजका विकृत उत्पादनका रूपमा भन्दा पनि आफू जन्मेको छैटौं दिनमा भाग्यमा लेखिएको कुराका रूपमा स्वीकार गर्दछौं । भाग्यवादद्वारा समाजिक कार्यको परिणामलाई आफ्नो भाग्यको परिणामका रूपमा स्वीकार गरिन्छ (Bist, 1991) ।

दिन लाग्नु, कर्मले धोका दिनु, भाग्य नहुनु जस्ता शब्दावली नेपाली समाजमा व्यापक रूपमा गरिएको पाइन्छ जसले समाजलाई होइन आफै भाग्यलाई सुख दुःखको आधार मानेको छ । यो नै आम नेपालीहरूको विश्व दृष्टिकोण (World View) हो । गरिबी, अभाव र उत्पीडन कुनै पनि समाजको साभा विशेषताहरू हुन् । तर गरिबी, अभाव र उत्पीडन समाजले सिर्जना गरेका विकृति हुन् भन्ने चेतना आम मानवमा हुँदैन । आम मानिसहरूले यी पीडा र दुःखलाई पूर्वजन्ममा आफैले गरेको कर्मको फलका रूपमा स्वीकार गर्दछन् । यसलाई समाजको स्वभाविक प्रक्रियाका रूपमा लिने गरेको पाइन्छ । तसर्थ गरिबी, अभाव, दुःख र

असमानता समाजले निर्माण गरेको विकृत संस्कृति र मूल्यहरू हुन् भन्ने जानका लागि आलोचनात्मक शिक्षण (Critical Pedagogy) को जरूरी छ र कक्षाकोठामा आलोचनात्मक शिक्षण विधि प्रभावकारी बनाउन प्रेमको शिक्षणशास्त्र (Pedagogy of Love) को गहिरो ज्ञान हुनु जरूरी हुन्छ र यस अवधारणालाई कक्षाकोठामा कार्यान्वयन गर्न जरूरी छ ।

विद्यालयलाई स्वतन्त्र रूपमा चिन्तन गर्ने, आलोचनात्मक सोचको विकास गर्ने र आफूलाई लागेका विचारहरूको बारेमा बहस गर्ने थलोको रूपमा लिने गरिन्छ (Giroux, 2011a) । वास्तवमा स्वतन्त्र अभिव्यक्तिको अभ्यास गर्ने, विविध विचारहरू आदानप्रदान गर्ने र सार्वजनिक बहस गरिने स्थानहरू नै शिक्षण संस्थाहरू हुन् । कक्षाकोठाहरूलाई संवाद, बहस, छलफल र सांस्कृतिक आदानप्रदानको मुख्य आधार बनाउन सकिएको खण्डमा मात्र विद्यालयहरूलाई लोकतान्त्रिक संस्थाका रूपमा स्थापित गर्न सकिन्छ (Giroux -2011; p.138) । तर नेपालमा सार्वजनिक शिक्षा प्रदान गर्ने संस्थाहरूमा लगानीको कमी हुँदै गइरहेको छ र ती संस्थाहरूले निरन्तर रूपमा आर्थिक समस्याको सामाना गर्नु परिरहेको छ । यी संस्थाहरूको अस्तित्व नै सङ्कटमा पर्ने खतरा पनि बढिरहेको छ । तसर्थ विद्यालयहरू निरन्तर रूपमा नवउदारवादको आक्रमणमा परिरहेका छन् । नेपालमा नवउदारवादको उदयले लोकतान्त्रिक बहस, छलफल, विचारहरूको आदानप्रदानको प्रक्रिया ओभेलमा पर्ने सम्भावना बढ्दै गइरहेको छ । यसका साथै नवउदारवादको उदयले सार्वजनिक विद्यालयहरूको विकासमा समेत अबरोध सिर्जना भइरहेको छ । वर्तमान विश्वमा बढ्दै गइरहेको सामाजिक असमानता, असन्तुलन र विभेदहरूको सामना गर्न सक्ने आलोचनात्मक चेत भएका व्यक्ति र समुदाय निर्माण गर्न विद्यालयहरूले सङ्घर्ष गर्नु परिरहेको छ ।

आम नेपालीहरूको मानसिकता निरासावादी मनोविज्ञानमा आधारित छ । समय बदलिन्छ तर भाग्य बदलिन्दैन भन्ने अधिकांश नेपालीको दृष्टिकोण रहेको छ । आलोचनात्मक शिक्षणशास्त्रका पक्षधर शिक्षाविदहरूले विद्यार्थीहरूलाई कक्षाकोठामा र उनीहरूका सहपाठीहरूका विचमा उनीहरूको विचार सुन्ने र उनीहरूको तर्क तथा मतको कदर गर्ने कुराको सुनिश्चित गर्न विद्यलायहरूलाई सुझाव दिएका छन् । यस सन्दर्भमा सामाजिक

न्यायको स्थापनाका लागि विभिन्न भौगोलिक, राजनीतिक र सैद्धान्तिक सन्दर्भका आधारमा शिक्षण गर्ने विधिहरू विकसित भएका छन्। यस्ता सिद्धान्तहरूमा Critical Theory of the Frankfurt School, Freire's Pedagogy of the Oppressed, The New Sociology of Education and Marxist Postulates आदि प्रमुख सिद्धान्तहरू हुन (Devis-Devis, 2006)। यी सिद्धान्तहरूले उत्पीडन, सशक्तीकरण, संवाद, न्याय र सामाजिक असमानतालाई प्रमुख छलफलका विषयवस्तु बनाएका छन्। यी विषयवस्तुहरू शैक्षिक अनुसन्धानमा आधारित रहेका छन्। यो अध्ययन विशेष गरी फ्रेरेको आलोचनात्मक शिक्षणशास्त्रमा आधारित छ। यदि विद्यार्थीहरू विगतका पुस्ताहरूले उनीहरूलाई छोडेको भन्दा राम्रो संसार निर्माण गर्ने लक्ष्य राख्छन् भने उनीहरूले समाजमा विद्यमान अभाव, विभेद र असन्तुलनका विरुद्ध लड्नुपर्ने हुन्छ। यस लडाइँका लागि चेतना बढाउने राजनीतिक उपकरण नै फ्रेरेको आलोचनात्मक शिक्षणशास्त्र हो (Freire, 1987)। फ्रेरेका अनुसार हामी बसिरहेको संसारलाई नयाँ ढङ्गले नामाकरण गर्न, यसका बारेमा चिन्तन गर्न, यसमा बहस गर्न र यसलाई रूपान्तरण गर्न उत्पीडितहरूको शिक्षणशास्त्रले विद्यार्थीहरूको चेतना, विवेक र प्रतिभाको विकास गर्न सक्छ र यस्तो चेतनाबाट मात्र हामी बसिरहेको विश्वलाई रूपान्तरण गर्न सकिन्छ (Freire, 1987)।

विगत केही वर्षदेखि सामाजिक अध्ययन र भाषा विषयबाहेक अन्य विषयहरू जस्तै शारीरिक शिक्षा शिक्षणमा पनि सामाजिक असामानता, असन्तुलन, विभेदका बारेमा विद्यार्थीहरूलाई जानकार बनाउन आलोचनात्मक शिक्षणशास्त्रको आवश्यकता महशुस हुँदै गइरहेको अनुसन्धानहरूले देखाइ रहेका छन् (Ovens et al., 2018; Philpot, 2016; Schenker et al., 2018; Walton-Fisette & Sutherland, 2018)। शिक्षकहरूले आफ्नो पेसाका क्रममा थुप्रै पेसागत, राजनीतिक शैक्षणिक अवरोध सामना गर्नुपर्दा त्यसलाई समाधान गर्नका लागि आलोचनात्मक शिक्षणशास्त्र एक महत्वपूर्ण साधन बन्न सक्छ। तर विद्यालयका विभिन्न विषयहरूको अनुसन्धान र शिक्षणअभ्यासमा उत्पीडितहरूको शिक्षणशास्त्र र सामाजिक न्यायको शिक्षणशास्त्र महत्वपूर्ण आधार बन्न सक्छ भन्ने कुरा धेरैलाई जानकारी छैन। वास्तवमा उत्पीडितहरूको शिक्षणशास्त्र र सामाजिक न्यायको शिक्षणशास्त्र प्रयोग गर्दा

इतिहास, स्थानीय सामाजिक र सांस्कृतिक परिवेश, भौगोलिक अवस्था, शिक्षण शास्त्रीहरूको अभिमुखीकरण, विभिन्न शिक्षण सिद्धान्तहरू जस्ता विभिन्न पक्षहरूले शिक्षणलाई प्रभाव पारेको हुन्छ (Schenker et al., 2018)।

स्विडेन, नर्वे र न्युजिल्यान्डमा शारीरिक शिक्षा शिक्षक प्रशिक्षण विषयमा आलोचनात्मक शिक्षणका दुईओटा ठुला परियोजनाहरू सञ्चालन गरिएका थिए (Schenker et al., 2018)। यसै गरी उत्तर अमेरिका, युरोप र अस्ट्रेलियामा पनि आलोचनात्मक शिक्षण विधिसम्बन्धी परियोजना सञ्चालन गरिएका थिए (Hill et al., 2018)। Schenker et al. (2018) ले गरेको अध्ययनअनुसार आलोचनात्मक शिक्षणको प्रभावकारिता सन्दर्भअनुसार फरक फरक हुने गर्दछ, उदाहरणका लागि, विभिन्न सन्दर्भहरूमा सीमान्तकृत समूहहरू फरक हुन्छन् र विभिन्न असमानताहरूमा कार्य गर्ने रणनीतिहरू पनि फरक हुन सक्छन् (Tinning, 2016)। यसै गरी Hill et al. (2018) ले गरेको अध्ययनमा सहभागीहरूको सामाजिक न्यायको अवधारणा बुझाइको दायरा फरक फरक रहेको पाइयो। यस अवधारणाको बुझाइलाई सहभागीहरूको लिङ्ग, यौनिकता र जातिले प्रभाव पारेको देखियो। तर यस अध्ययनले सहभागीहरूले लोकतन्त्र, सशक्तीकरण वा आलोचनात्मक प्रतिविम्बनलाई महत्त्व दिएको देखिएन।

विगतका दशकहरूमा विद्यालय तहका विभिन्न विषयहरूका विविध विषयवस्तुहरूमा सामाजिक न्यायको प्रयोगका बारेमा धेरै अध्ययन अनुसन्धान गरिएको पाइन्छ (Ovens et al., 2018; Philpot, 2016; Schenker et al., 2018; Walton-Fisette & Sutherland, 2018)। तर विद्यालय तहमा पाउलो फ्रेरेको आलोचनात्मक शिक्षणको अवधारणाको बारेमा कमै अध्ययन अनुसन्धान गरेको पाइन्छ। यसका साथै विद्यालय तहको सामाजिक अध्ययन विषयमा आलोचनात्मक शिक्षणको अवधारणालाई कसरी प्रयोग गर्न सकिन्छ भन्नेबारेमा पनि कमै अध्ययन गरेको पाइन्छ। विशेष गरी ब्राजिलमा मुक्तिदायी शिक्षण र आलोचनात्मक शिक्षणका अभ्यासहरूका बारेमा अनुसन्धान गरेको पाइन्छ। तर अनुसन्धानहरू ज्यादै थोरै भएका छन्।

नेपालको विद्यालय तहमा आलोचनात्मक शिक्षणको अवस्था

नेपालको सन्दर्भमा विद्यालय तहको पाठ्यक्रम र शिक्षणका बारेमा वि.सं. २००७ को परिवर्तनपछि मात्र खुल्ला बहस हुन थालेको हो । वि.सं. २०१० मा नेपाल राष्ट्रिय शिक्षा योजना आयोगले सर्वप्रथम विद्यालय तहको पाठ्यक्रम निर्माण गरी नेपाल सरकारलाई लागु गर्न सिफारिस गरेको थियो । यस आयोगले पाठ्यक्रममा सिकारु केन्द्रित शिक्षण विधि लागु गर्न सिफारिस गरेको थियो (NNEPC, 1956) । यस आयोगले निर्माण गरेको पाठ्यक्रममा प्रोजेक्ट विधि लागु गर्नुपर्ने सुझाव रहेको थियो । यसका साथै सामाजिक अध्ययन विषयको पाठ्यक्रममा छरछिमेक, गाउँघर, समुदाय, जिल्ला जस्ता पाठ्यवस्तु समावेश गरिएका थिए (NNEPC, 1956) । यी विषयवस्तुहरू शिक्षण गर्न कुनै विधि नतोकिए तापनि शिक्षकले शिक्षण गर्दा आलोचनात्मक शिक्षण विधि प्रयोग गर्न सकिने थियो । तर शिक्षकहरूले त्यसरी शिक्षण गरेको पाइँदैन । वि.सं. २०१८ मा सर्वाङ्गीण राष्ट्रिय शिक्षा समिति गठन भयो र यसले पनि विद्यालय तहको पाठ्यक्रमका बारेमा नेपाल सरकारलाई सुझाव दिएको थियो । यसले विद्यालय तहको पाठ्यक्रममा निर्दानात्मक शिक्षणलाई जोड दिएको छ (ARNEC, 1961) । तर समितिले तयार गरेको पाठ्यक्रमका विषयवस्तुहरू पनि आलोचनात्मक शिक्षण विधिबाट शिक्षण गर्न सकिने खालका थिए । वि.सं. २०२८ सालमा विभिन्न आयोग, समिति र सल्लाहकार समितिहरूको सुझावका आधारमा राष्ट्रिय शिक्षा पद्धतिको योजना निर्माण गरी लागु गरियो । यस आयोगले आधुनिक पाठ्यक्रमका सिद्धान्तका आधारमा विद्यालय तहको पाठ्यक्रममा निर्माण गच्यो । यसले शिक्षण विधि वैज्ञानिक हुनुपर्ने कुरा उल्लेख गरे तापनि शिक्षण विधिका बारेमा उल्लेख गरेको पाइँदैन (NESP, 1971) ।

वि.सं. २०४६ को राजनीतिक परिवर्तनपछि नेपालमा प्रजातान्त्रिक व्यवस्था लागु भयो । यसै क्रममा राष्ट्रिय शिक्षा आयोग २०४७ गठन भयो र परिवर्तित व्यवस्थाका आधारमा विद्यालय तहको शिक्षानीतिमा पनि परिवर्तन गरियो । यसै आधारमा विद्यालय तहको पाठ्यक्रममा पनि व्यापक रूपमा परिवर्तन गरियो । विद्यालय तहको नयाँ पाठ्यक्रममा सामाजिक न्यायका विषयवस्तुहरू समावेश गरियो (NEC, 1992) । सिकारु

केन्द्रित शिक्षणविधिलाई पाठ्यक्रममा प्राथमिकताका साथ समावेश गरियो । वि.सं. २०६३ देखि हालसम्म हेर्दा नेपालको राजनीतिक प्रणालीमा ठुलो परिवर्तन आएको छ । हाल नयाँ पाठ्यक्रमका राष्ट्रिय प्रारूपहरू र शिक्षाका राष्ट्रिय नीतिहरू निर्माण गरी लागु गरिएको छ । तर पाठ्यक्रममा आलोचनात्मक शिक्षणलाई प्राथमिकताका साथ समावेश गरिएको छैन । तसर्थ नेपालको शिक्षाप्रणालीमा आलोचनात्मक शिक्षणको सम्भाव्यताका बारेमा अध्ययन गर्न अति जरुरी छ । यसै तथ्यलाई मध्यनजर गरी यस अध्ययनले आलोचनात्मक शिक्षणको सम्भाव्यताका बारेमा गहन अध्ययन पनि गरेको छ ।

यस अध्ययनमा सामाजिक अध्ययन विषयका शिक्षकहरूले नेपालमा आलोचनात्मक शिक्षणशास्त्रलाई बुभ्न र कार्यान्वयन गर्न सामना गरेका चुनौतीहरू, सङ्घर्षहरू र रोमाञ्चको अध्ययन गरिएको छ । यस अध्ययनमा मैले मेरा पेसाका विभिन्न विशिष्ट क्षणहरूमा सामाजिक अध्ययन विषयको पाठ्यक्रम शिक्षण गर्दा सामाजिक न्याय र आलोचनात्मक शिक्षण कसरी प्रयोग गर्ने भन्ने बारेमा दुइटा विधि प्रस्तुत गरेको छु । सर्वप्रथम मैले सामाजिक अध्ययन विषयलाई आलोचनात्मक विधिबाट शिक्षण गरेको कथा प्रस्तुत गरेको छु । त्यसपछि मैले मेरो आफ्नै शिक्षणको अभ्यासमाथि संवाद प्रयोग गरेर नेपालका सन्दर्भमा सामाजिक अध्ययन विषय शिक्षण गर्दा कसरी आलोचनात्मक शिक्षण प्रयोग गर्न सकिन्छ भन्ने बारेमा दुई जना सहकर्मीसँग व्यापक बहस गरेको छु । यस अध्ययनले सामाजिक अध्ययन विषय शिक्षण गर्ने विद्यालय तहका शिक्षकहरू र विश्वविद्यालयका प्राध्यापकका लागि सहयोगी सामग्री बन्नेछ भन्ने आशा लिएको छु । यसका साथै यसले साहित्यमा समेत एउटा महत्वपूर्ण खाडल पूरा गर्नेछ । किनकि यसले नेपालको सामाजिक अध्ययन विषयको शिक्षणमा आलोचनात्मक शिक्षण विधिको प्रयोगका बारेमा गहिरो सैद्धान्तिक बहस सुरु गरेको छ (Freire, 1998b, p.21) ।

अनुसन्धान ढाँचा

यस अध्ययनमा प्रयोग गरिएको अनुसन्धान विधि समाजशास्त्रीय आलोचनात्मक शिक्षणशास्त्रको आमूल परिवर्तनकारी विधिमा आधारित छ । यो अध्ययन केस स्टडीमा

आधारित छ । यसका साथै यो अध्ययन कथा लेखन (Narrative Writing) ढाँचामा आधारित छ जसले शिक्षाको सामाजशास्त्रीय अध्ययनको क्षेत्रमा सान्दर्भिक अन्तर्दृष्टिहरू विकसित गर्दछ । यस अध्ययनले मलाई एक शिक्षकका रूपमा विकसित हुन र आफ्नो पहिचानको निर्माण गर्न सहयोग गरेको छ । यो अध्ययन अन्य पश्चिमी मुलुकहरूले गोरा जातिमा गरेको अनुसन्धान विधिभन्दा नितान्त फरक छ (O'Sullivan, 2018) । यसै गरी यस अध्ययनमा मैले मेरा दुईजना सहकर्मीहरूसँग मेरा कथाका विषयवस्तुका बारेमा गहन संवाद गरी आलोचनात्मकक शिक्षणविधिको अर्को महत्त्वपूर्ण पक्षको पनि प्रयोग गरेको छु ।

यस अध्ययनको पहिलो चरणमा मैले आफैले विद्यालय तहमा अध्ययन गर्दाका सन्दर्भ र ममा विकसित भएको शिक्षककेन्द्रित शिक्षणविधिका बारेमा उल्लेख गरेको छु । यसपछि विस्तारै विस्तारै ममा विकसित भएको सिकारुकेन्द्रित शिक्षणका अवधारणाहरूका तथ्यहरू पनि प्रस्तुत गरेको छु । यसपछि दोस्रो चरणमा मैले मेरा दुईजना सहकर्मीहरूसँग मेरा कथाका विषयवस्तुका बारेमा संवाद पनि प्रस्तुत गरेको छु । यस अध्ययनमा मैले अपनाएको अनुसन्धान विधि, ढाँचा र प्रक्रियाका बारेमा विभिन्न उपशीर्षकहरूमा उल्लेख गरेको छु ।

अनुसन्धानकर्ताको परिचय

म विद्यालय र विश्वविद्यालयमा शिक्षा र शिक्षणशास्त्रका विषयहरू विगत ४० वर्षदेखि निरन्तर रूपमा शिक्षण गरिरहेको शिक्षाकर्मी हुँ । मैले धेरै लामो समयसम्म शिक्षक केन्द्रित शिक्षण दर्शनलाई आत्मसात् गरी विभिन्न शिक्षण संस्थाहरूमा शिक्षण गरेँ । मेरो पीएच डी शोधको शीर्षक “प्राथमिक तहको सामाजिक अध्ययन विषयको प्रगतिशील पाठ्यक्रम निर्माण” थियो । मैले पीएच डी अध्ययनको समयमा प्राथमिक तहको सामाजिक अध्ययन विषयको पाठ्यक्रम निर्माण गर्दा थुप्रै चुनौतीहरू सामना गरेँ र निकै रोमाञ्चित पनि भएँ । यसै क्रममा मैले विभिन्न एनजिओ र आइएनजिओमा शिक्षाकर्मीका रूपमा काम गर्दै जाँदा सामाजिक, शैक्षिक र आर्थिक रूपमा कमजोर पृष्ठभूमि भएका बालबालिकालाई मनोपरामर्श प्रदान गर्ने र तिनीहरूलाई शिक्षण गर्ने अवसर मिल्यो । यसबाट ममा एउटा

जिज्ञासा उत्पन्न भयो कि शिक्षाको उद्देश्य केवल समाजका बारेमा अध्ययन गर्नु मात्र हो कि शिक्षाको उद्देश्य समाजको रूपान्तरण गर्नु पनि हो ? यदि समाजको रूपान्तरण गर्नु हो भने यसका लागि फ्रेरेको आलोचनात्मक शिक्षणशास्त्रको कार्यान्वयन गर्नु अति आवश्यक छ । मैले कैलाली जिल्लामा द्वन्द्वपीडित बालबालिकाहरूको मनोपरामर्श र शिक्षा परियोजनाको काम गर्दा बालबालिकाहरूलाई आलोचनात्मक शिक्षणविधिबाट शिक्षण गर्ने अवसर प्राप्त भयो । मैले यसलाई मेरो जीवनको महत्वपूर्ण अवसरका रूपमा उपयोग गरेको छु ।

कथा विधि

प्रस्तुत अध्ययन Narrative Writing मा आधारित छ । Narrative Writing लाई व्यापक रूपमा कथालेखनका रूपमा परिभाषित गर्न सकिन्छ । यो एउटा लेखनको टुक्रा हो जसमा कुनै मुख्य पात्रले कुनै निश्चित परिस्थितिमा सामना गरेको कुनै घटना वा कुनै पनि चाखलागदो, महत्वपूर्ण वा मनोरञ्जनात्मक गतिविधिमा संलग्न भएको अनुभवको चित्रण गरिएको हुन्छ (Beverly, 2005) । यसमा मुख्य पात्रले जेजस्तो घटना सामना गरेको हुन्छ त्यसलाई कथानक (Plot) भनिन्छ (Chase, 2005) । Plot को सुरु, मध्य र अन्त्य हुन्छ । कथाको बिचको भाग सबैभन्दा ठुलो र सबैभन्दा महत्वपूर्ण भाग हो जसलाई हामी मुख्य घटना भन्छौं । कथाको मुख्य घटना नै महत्वपूर्ण हुन्छ र जसले समस्या समाधान गर्ने र मुख्य पात्रका जीवनका महत्वपूर्ण अनुभवको बारेमा बताउने गर्दछ (Ollerenshaw & Creswell, 2002) । तसर्थ यस लेखमा लेखकको मुख्य उद्देश्य पाठकलाई आफ्नो आलोचनात्मक शिक्षणविधिका अनुभवका बारेमा जीवन्त अनुभव प्रदान गर्नु हो । यस अध्ययनको मुख्य कुरा मेरो आलोचनात्मक शिक्षणको अनुभव नै हो जुन कथाका रूपमा प्रस्तुत गरेको छु र यसलाई संवादका माध्यमबाट आलोचनात्मक विश्लेषण पनि गरेको छु ।

Narrative Writing को नेपाली रूपान्तर कथालेखन हुन्छ । कथालेखन एक शैली हो जसमा लेखकले कथा सुनाउँछ । यसमा लेखकले कालानुक्रमिक क्रममा वास्तविक घटनाहरू बताउन सक्छ वा लेखकले सिर्जना गरेको काल्पनिक घटनाहरू कालक्रममा बताउँछ । कथालेखनले पाठकको ध्यान कथामा टिकाउन र तिनीहरूलाई शब्दहरूबाट यथार्थपरक

अनुभव प्राप्त प्रदान गर्न सकिन्छ । तसर्थ Narrative Writing मूलतः कथालेखन विधि हो । कथा काल्पनिक वा गैरकाल्पनिक जे पनि हुन सक्छ । यस्तो कथा ऐतिहासिक कथा, अर्ध आत्मचरित्र कथा वा वास्तविक घटनाहरूको नाटकीय पुनः वर्णनका रूपमा वा कथाहरूको मिश्रित स्वरूप पनि हुन सक्छ । यो अध्ययन आलोचनात्मक शिक्षणको वास्तविक अनुभवमा र वास्तविक कालक्रम तथा रैखिक विधिमा आधारित छ । रैखिक कथा (Linear Narrative) मा कथाका घटनाहरू कालक्रममा प्रस्तुत गरिन्छ । एक रेखीय कथासँग प्रत्येक दृश्य अर्को तार्किक दृश्यद्वारा पछ्याइएको हुन्छ । त्यहाँ दृश्यहरूबिच अन्तरहरू पनि हुन सक्छन् । त्यसै गरी यो अध्ययन रैखिक खोज कथा (Quest Narrative) मा आधारित छ । कथा विधि (Narrative Method) कुनै पनि व्यक्तिको पहिचान निर्माणसँग घनिष्ठ रूपमा जोडिएको हुन्छ । कथा कुनै निश्चित स्थितिमा बनेको हुन्छ र कथनकर्ताले कथाकारका रूपमा उद्देश्यसम्म पुग्नका लागि दृश्यहरू, परिदृश्यहरू, संवादहरूको विश्लेषणबाट व्याख्या गर्ने गर्दछ (Riessman, 2011, p. 324) । जब हामी विशिष्ट घटनासँग हाम्रा कथाहरूलाई तुलना गर्दौँ, त्यसपछि मात्र सामाजिक रूपान्तरणका प्रक्रियाका तर्कहरू निर्माण गर्न सक्षम हुन्दौँ (Riessman 2011, p. 312) ।

निश्चित सन्दर्भमा आधारित केस स्टडीहरू निर्माण गरी त्यसभित्र अनुभवहरूलाई कथाका रूपमा व्यक्त गर्न सकेको खण्डमा विषयवस्तु बुझन सजिलो हुन्छ र मानवीय पक्षको अनुसन्धानका लागि पनि प्रभावकारी हुन्छ (Flyvbjerg, 2006) । मैले प्रस्तुत गरेको केस स्टडी वास्तविक जीवनका वास्तविक परिस्थितिहरूमा आधारित रहेको छ । यसले अनुसन्धानकर्ताको वास्तविक जीवनको सूक्ष्म परिप्रेक्ष्य व्यक्त गर्न सजिलो बनाएको हुन्छ (Flyvbjerg, 2006) । वास्तविक जीवनका अस्पष्टता र जटिलताहरू प्रस्तुत गर्नका लागि यस केस स्टडीमा कथाका आवश्यक तत्त्वहरू पनि समावेश गरिएका छन् (Flyvbjerg, 2006, p. 237) । Dowling et al. (2015) ले विभिन्न विषयहरू जस्तै, सामजिक अध्ययन, जनसङ्ख्या अध्ययन, भाषाका विषयहरू एवं शारीरिक शिक्षण जस्ता विषयहरूमा कथा विधि कसरी प्रयोग गर्ने

सकिन्छ भन्नेबारेमा अनुसन्धान गरी कथा विधिलाई उपयुक्त शिक्षणविधिका रूपमा प्रयोग गर्न सकिने निष्कर्ष निकालेका छन् । शिक्षक र विद्यार्थीहरूको कथाहरूलाई नै कथाका रूपमा प्रयोग गरेर विभिन्न विषयवस्तुहरू शिक्षण गर्न कथा विधिको प्रयोग गर्न सकिन्छ । तसर्थ यस अध्ययनमा मैले पनि मेरा केस स्टडीमा कैलाली जिल्लाका प्राथमिक तहमा अध्ययनरत द्वन्द्वपीडित बालबालिकाहरूलाई आलोचनात्मक शिक्षण विधिबाट शिक्षण गरी उनीहरूमा सामाजिक न्यायका बारेमा आलोचनात्क चेत विकास गर्ने प्रयास गरेको छु र शिक्षणकै क्रमका भोगेका अनुभवहरू मेरो केस स्टडीको कथामा समावेश गरेको छु ।

संवाद

प्रस्तुत अध्ययनमा संवाद विधिको पनि प्रयोग गरिएको छ । Tinning's (1997) का अनुसार प्रभावकारी कथाहरूले आफ्ना अनुभवहरूलाई सम्प्रेषण गर्न र ती विषयवस्तुहरूसँग व्यक्तिगत, राजनीतिक र बौद्धिक प्रतिबद्धताहरू जोड्न सहयोग गर्दछ । यस अध्ययनमा मैले कथाको प्रस्तुतिपछि एक कदम अगाडि बढ्दै कथाका बारेमा मेरा सहकर्मीहरूसँग फेरेरियन संवादको सिर्जना गरेका छु । फेरेको दृष्टिकोणमा संवादमा केवल दैनिक जीवनका बारेमा कुरा गरिदैन । संवाद त सामाजिक अभ्यासहरू अनावरण गर्ने उद्देश्य रहेको राजनीतिक उपकरण पनि हो (Freire, 1998; Betti et al., 2015) । तसर्थ, यस अध्ययनको संवादले शिक्षाको समाजशास्त्रीय विषयका शिक्षाकर्मीहरूलाई देशको राजनीतिक सन्दर्भमा चिन्तन गर्ने क्रममा अभ्यास र प्रतिविम्बनका सिद्धान्तसँग परिचित गराउने लक्ष्य राखेको छ । फेरियन संवादको प्रमुख आधार गहिरो प्रतिविम्बन र राजनीतिक कर्म हो । फेरेका अनुसार स्थानीय दृष्टिकोण र सुभवुभले परिपूर्ण एक सामाजिक अभ्यास नै संवाद हो (Giroux, 2011b; Freire, 1987) । फेरेको संवादात्मक विधि सामाजिक परिवर्तनको लागि एउटा महत्त्वपूर्ण औजार पनि हो । यस अध्ययनमा समावेश गरिएको कथाको विभिन्न पक्षका बारेमा हामी सहकर्मीहरूका बीचमा घनिभूत संवाद गरिएको छ ।

यो अध्ययनको पहिलो प्रेरणाको स्रोत नै फ्रेरेको शिक्षण दर्शन हो । यसले अनुसन्धानकर्ताको पहिचान निर्माण गर्न सजिलो बनाएको छ । नेपालको शिक्षा प्रणाली विकासको क्रममा नै छ । रोग, भोक, गरिबी, पछौटेपन, सामाजिक विभेद, आर्थिक असन्तुलन आदिलाई रूपान्तरण गर्ने लक्ष्य राख्ने शिक्षकहरूका लागि फ्रेरेको आलोचनात्मक शिक्षण प्रकासको किरण हो । ती शिक्षकहरू फ्रेरेको दर्शनलाई उज्यालो पार्ने प्रकासका रूपमा यसलाई प्रयोग गर्न सक्छन् (Knijnenik, 2013) । यही गहिरो आर्दशाले नै मर मेरा सहकर्मीबिच संवादलाई सम्भव बनाएको छ । यसको अर्थ यो होइन कि मैले फ्रेरेको दर्शनको आलोचनालाई स्वीकार नगरी उनको आर्दशलाई स्वीकार गरेको छु । वास्तविकता त के हो भने मर फ्रेरेको दर्शनको विरोध गर्ने आलोचकहरू र उनीहरूका आलोचनाहरूसँग पनि राम्ररी परिचित छु ।

अनुसन्धान प्रक्रिया

मैले कैलाली जिल्लामा द्वन्द्वपीडित बालबालिकाहरूलाई आलोचनात्मक विधिबाट गरेको शिक्षणको अनुभवहरूलाई कथाका रूपमा निर्माण गरिसकेपछि मेरो उक्त कथाको बारेमा छलफल र संवाद गर्नका लागि मैले मेरा दुई जना साथीहरू सीता (नाम परिवर्तन) र मदन (नाम परिवर्तन) सँग एक प्रोटोकल (सम्झौता) गरेको गरे । सुरुमा, हामी तीनै जनाले एक महिनासम्म इमेलहरू आदानप्रदान गर्याँ । यस क्रममा हामीले एकआपसमा शिक्षणका बारेमा विस्तृत रूपमा छलफल, तर्कवितर्क र व्याख्या गर्याँ । अब हामीलाई स्पष्ट भयो कि हाम्रा बिचमा फ्रेरेको दर्शन र आलोचनात्मक शिक्षणका सम्बन्धमा समान धारणाहरू रहेका छन् । यसै गरी हामीले एक एक घण्टाका चारओटा अनलाइन बैठकहरूको आयोजना गर्याँ । हामीले प्रायः जसो नेपाली भाषामा नै कुराकानी, छलफलर तर्कवितर्क गर्याँ । प्रत्येक बैठकमा हामीहरूले मेरो कथाका बारेमा गहन रूपमा छलफल गर्याँ । बैठकबाट निकालिएका निष्कर्षका आधार मेरो कथाका विवरण र अवधारणाहरूलाई अझ परिष्कृत गर्ने प्रयास गर्याँ । अनि हामीहरूले मैले लेखेको कथालाई अन्तिम रूप दियाँ । हामीले सबै कुराकानी फ्रेरेको आलोचनात्मक शिक्षणशास्त्रका अवधारणामा आधारित रहेर गरेका थियौ । यसले हाम्रो आफ्ना पहिचानहरू र आफ्ना अभ्यासहरू निर्माण गर्न निकै नै सहयोग गर्यो ।

यस अध्ययनमा समावेश गरिएका खण्डहरूमध्ये पहिलो खण्डमा मैले मेरो कथा प्रस्तुत गरेको छु र दोस्रो खण्डमा हामी तीन जना सहकर्मीबिचका संवादहरूको निष्कर्ष प्रस्तुत गरेका छु । यसले हामी शिक्षाकर्मीहरूका जीवन्त अनुभवहरू अध्ययन गरेर नेपालको सामाजिक अध्ययन विषयका शिक्षकहरूले आलोचनात्मक शिक्षणको नयाँ सैद्धान्तिक अवधारणा निर्माण गर्नेछन् । यी वार्तालापहरूको एउटा महत्वपूर्ण विशेषता के हो भने यी वार्तालापहरू जहाँ सञ्चालन भएका थिए त्यहाँको गतिशील सामाजिक संरचना पहिचान गरेका छन् । मेरो कथा शून्यतामा सिर्जना भएको होइन, कथाका वार्तालापहरू ऐतिहासिक परिस्थितिहरूका उपजहरू हुन । हामीले प्रयोग गरेको वर्णनात्मक विधिहरूले हामीलाई शैक्षिक पहिचानको निर्माणलाई सन्दर्भबद्ध गर्न सहयोग गरेको थियो (Riessman, 2011) । किनकि मैलै प्रस्तुत गरेको कथाविधि आलोचनात्मक शिक्षणशास्त्रमा आधारित छ जसले नेपालको सामाजिक अध्ययन विषयका शिक्षकहरूलाई रोग, भोक, अशिक्षा र गरिबीसँग लड्न सक्षम बनाउनेछ र यसले सामाजिको रूपान्तरणमा ठुलो योगदान पुऱ्याउनेछ ।

आलोचनात्मक शिक्षणशास्त्रसँग मेरो पहिलो जम्का भेट

आलोचनात्मक शिक्षणशास्त्रसँग भएको पहिलो मेरो पहिलो जम्काभेट चुनौती, अन्योलता, आनन्द, रोमाञ्च र प्रेमले भरिएको थियो । मलाई राम्ररी सम्झना छ, जब म पाँच वर्षको थिएँ मेरो परिवार अस्थायी बसाइँ सरी आफ्नै जिल्लाको अर्को स्थानमा गएको थियो । हामी वसाइँ सरेको अस्थायी गाउँ सामाजिक रूपमा निकै पिछडिएको थियो । म नयाँ गाउँका साथीहरूसँग मैदानमा खेल्दै नयाँ साथी बनाउन थालैँ । दुईतीन वर्ष बितेपछि फेरि हामी आफ्नो स्थायी घरमा फर्केर आयौँ । पछि, म ठुलो भइसकेकाले नजिकैको विद्यालयमा भर्ना भएँ । हामी तीन जना भाइबहिनीहरू विद्यालयमा पढ्ने भएकाले घरको खर्च निकै नै बढ्यो । घरको सम्पूर्ण आय हाम्रो पढाइमा खर्च हुन थाल्यो । मलाई याद छ, म चाइनिज जुता लगाएर विद्यालय जान्थैँ । यो जुता ज्यादै नै सस्तो र कमसल खालको थियो । पोलिस्टरको सर्ट र हाफ पाइन्ट लगाएर हामी विद्यालयमा जान्थ्यौँ । त्यस विद्यालयमा हामी सबै गाउँका गरिब बालबालिकाहरू पढ्ने गर्दथ्यौँ ।

त्यति बेला मलाई पढाउने मेरा शिक्षकहरू सामाजिक विज्ञानका विषयहरू जस्तै इतिहास, भूगोल, अर्थशास्त्रको उच्चस्तरको ज्ञान प्राप्त विज्ञ थिए । मेरो सामाजिक अध्ययन विषयको पाठ्यक्रममा हाम्रो गाउँघर, हाम्रो छरछिमेक, छिमेकीहरूको पेसा, हाम्रो समाज, हाम्रो जिल्ला जस्ता विषयवस्तुहरू राखिएका थिए । । तर यी विषयवस्तुहरू अध्ययन गर्दा हामीहरूले विविधता, गाउँघरको बहुसंस्कृति, समावेशीपन, सामाजिक असन्तुलन, सामाजिक विभेद, सामाजिक भेदभाव जस्ता पक्षहरूका बारेमा कहिले पनि बहस र छलफल गरेनौं । मलाई के सिकाइएको थियो भने शिक्षकले भनेको कुरा सबै वास्तविक र सत्य हुन् र शिक्षकहरू विषयवस्तुका विज्ञहरू हुन् । ती विषयवस्तुहरूमा कहिले पनि परिवर्तन हुँदैनन् । तसर्थ शिक्षण सिकाइमा प्रक्रियामा शिक्षक शक्तिशाली हुन्छन् । यी सुरुआतका दिनहरूमा मेरो बालमष्टिष्ठकमा सत्य एउटै छ र ज्ञान पनि वस्तुगत छ भन्ने धारणा विकसित भयो । यसरी ममा सामाजिक अध्ययन विषयको पाठ्यक्रम शिक्षककेन्द्रित शिक्षण विधिबाट नै शिक्षण गरेर पनि सामाजिक परिवर्तन गर्न सकिँदो रहेछ भन्ने मेरो विश्व दृष्टिकोण विकसित भयो ।

त्यही विद्यालयमा पढ्ने क्रममा मेरा केही साथीहरूले मलाई वास्ता नगर्ने, मसँग नखेल्ने र मलाई फरक दृष्टिकोणले हेर्ने गरेको पाएँ । मैले एकलोपनको महसुस गरे । यसलाई वुझेर मेरा शिक्षकहरूले मलाई निकै नै माया गर्नुभयो र मेरो हेरचाह गर्न थाल्नुभयो । मेरा शिक्षकहरूले मेरो अध्ययनमा सहयोग गर्न र मसँग बलियो सम्बन्ध बनाउन व्यक्तिगत प्रतिबद्धता देखाउनुभयो । परिणामस्वरूप म प्रत्येक कक्षामा प्रथम हुँदै गएँ । मेरा सम्पूर्ण शिक्षकहरू पनि मसँग निकै नजिक हुनुका साथै व्यक्तिगत रूपमा मलाई निकै माया गर्न थाल्नुभयो । यस सम्बन्धले मेरो संसारलाई हेर्ने, बुझ्ने र आत्मसात् गर्ने दृष्टिकोणमा पूरै परिवर्तन आयो । यस अनुभवले मलाई संवादको सिर्जनामा र सामाजिक रूपान्तरणमा शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ भन्ने आशा जगायो । तल प्रस्तुत लोकगीत सुन्दा अहिले पनि मलाई मेरा शिक्षकहरूको खुब सम्झना ताजा हुन आउँछ र ती मेरा आदरणीय गुरुहरूलाई अहिले नै भेट्न मन लाग्छ ।

वि. सं. २०५९ सालमा मैले लखनउ विश्वविद्यालयको शिक्षाशास्त्र विभागमा विद्यावारिधि तहमा अध्ययन सुरु गरेँ। मेरो विद्यावारिधिको शोधको शीर्षक “नेपालको प्राथमिक तहको सामाजिक अध्ययन विषयको प्रगतिशिल पाठ्यक्रमको निर्माण” थियो। विद्यावारिधि तहको अध्ययन गर्दै जाँदा मैले बुझ थालें कि शिक्षककेन्द्रित शिक्षण विधिबाट समाजमा मैले चाहेको सामाजिक रूपान्तरण सम्भव छैन। मैले सामाजिक अध्ययन विषयको पाठ्यक्रम निर्माण गर्ने क्रममा विद्यार्थीकेन्द्रित शिक्षणको महत्त्व बुझ्दै गएँ। शोधपत्र तयार गर्ने क्रममा मैले निर्माण गर्न लागेको विद्यालय तहको सामाजिक अध्ययन विषयको पाठ्यक्रममा विद्यार्थीहरूको सशक्तीकरणलाई सुनिश्चित गर्न सिकारुकेन्द्रित शिक्षण विधि र आलोचनात्मक शिक्षण विधि एक मात्र महत्त्वपूर्ण आधार देखेँ। तसर्थ शोधपत्रमा सिकारुकेन्द्रित शिक्षणलाई केन्द्रमा राखी आलोचनात्मक शिक्षणलाई आत्मसात् गरेर शोधपत्रका लागि नमुना पाठ्यक्रम निर्माण गरेँ।

द्वन्द्वपीडित बालबालिकाहरूलाई मनोपरामर्श र शिक्षा

वि.सं. २०५८ तिर मैले टीकापुरमा अवस्थित क्याम्पसमा शिक्षकका रूपमा नियुक्ति लिएँ। यही क्रममा मैले वि.सं. २०६३ सालमा टीकापुरको क्याम्पस छोडेँ र कैलाली जिल्लामै रहेको अर्को क्याम्पसमा नियुक्ति लिएँ। यसै क्रममा क्याम्पसमा प्राध्यापनरत रहँदा नै मैले एउटा एनजिओ (NGO) मा काम गर्ने अवसर मिल्यो। उक्त NGO का कार्यक्रमहरू कैलालीलगायत सुदूरपश्चिम प्रदेशका अन्य केही जिल्लाहरूमा लागु भएका थिए। उक्त परियोजनामा काम गर्दा मैले मेरो कार्यथलो कैलाली जिल्लालाई नै बनाएँ। मैले यस परियोजनामा सामाजिक मनोपरामर्शदाताका साथै शिक्षाकर्मीका रूपमा तीन वर्षसम्म काम गरे। यस परियोजनामा मेरो प्रमुख कार्य नेपालमा १० वर्षसम्म चलेको माओवादी आन्दोलनका क्रममा राज्य र माओवादीका तर्फबाट पीडित बालबालिकाहरूलाई मनोपरामर्श प्रदान गरी उनीहरूको विशेष गरेर सामाजिक अध्ययन विषयको शिक्षण सिकाइमा सहजीकरण गर्नु थियो। यसका साथै यस परियोजनाले द्वन्द्वपीडित बालबालिकाहरूको शिक्षण सिकाइलाई प्रभावकारी बनाउन

एक जनालाई बार्षिक रूपमा ४,००० (चार हजार रूपैयाँ) का दरले छात्रवृत्ति पनि प्रदान गरेको थियो । यो कार्य मेरो पेसागत जीवनको सबैभन्दा महत्त्वपूर्ण र चुनौतीपूर्ण कार्यमध्येको एक हो । यस परियोजनाले एउटा महत्त्वपूर्ण शैक्षिक दृष्टिकोणको विकास गर्यो । यो परियोजना समुदायमा आधारित प्रयोग थियो । यस परियोजनामा हामीहरूले कैलाली जिल्लाका सामाजिक र राजनीतिक रूपमा कमजोर पृष्ठभूमि भएका बालबालिकाहरूसँग मिलेर उनीहरूको शिक्षण सिकाइलाई सामाजिक रूपान्तरणात्मक सिकाइमा बदले प्रयास गर्याँ । यस क्रममा हामीले उनीहरूका शिक्षक, अभिभावक, सामाजिक अगुवा र त्यस समुदायका अन्य व्यक्तिहरूसँग मिलेर आलोचनात्मक शिक्षण विधिको प्रयोग गरी सिकाइलाई सामाजिक रूपान्तरणसँग जोड्ने काम गर्याँ र समग्रमा यो कार्य निकै नै प्रभावकारी हुनुका साथै फलदायी पनि भयो ।

उक्त प्रयोगमा हामीले आलोचनात्मक शिक्षणशास्त्रका आधारमा बालबालिकाहरूको आलोचनात्मक सहसमूहहरू निर्माण गर्याँ । शिक्षण सिकाइ गर्दा प्रत्येक समूहमा पहिले सबैले विषयवस्तु पढ्ने र सबैले विषयवस्तु पढिसकेपछि एक जनाले आफ्नो धारणा समूहमा राख्ने कार्यविधि बनायाँ । त्यसपछि अरूले त्यस विषयवस्तुमा जानेको थप कुरा प्रस्तुत गर्ने र राम्रो विचार प्रस्तुत गरेका साथीहरूलाई धन्यबाद प्रदान गर्ने कार्यको थालनी गर्याँ । अन्तमा मात्र हामी शिक्षाकर्मीले विषयवस्तुका बारेमा आफ्ना विचार राख्ने संस्कृतिको विकास गर्याँ ।

सो कार्यक्रममा हामीले अर्को प्रयोग पनि गरेको थियाँ । ती समूहका बालबालिकाहरू आफूले नियमित रूपमा विद्यालय जान नसक्नाको कारण के के हुन् भन्ने विषयमा तिनीहरूका विचमा बहस गर्न लगायाँ र निष्कर्ष निकाल्याँ कि उनीहरू विद्यालय जान नसक्नु कारण १० वर्षे द्वन्द्व पनि हो । द्वन्द्वका कारण उनीहरूमध्ये कसैका अभिभावकहरू घाइते र अशक्त भएका थिए भने कतिपय बालबालिकाका अभिभावकको त मृत्युसमेत भएको थियो । तसर्थ अभिभावकको अभावका कारण नै उनीहरूको पठनपाठनमा अवरोध सिर्जना भएको थियो । यसपछि हामीले द्वन्द्वका कारणहरू सामाजिक अध्ययनका विषयवस्तुहरूसँग जोडेर सामाजिक विभेद, उचनिच, असन्तुलन, विकासमा असमानता जस्ता विषयमा उनीहरूका विचमा वहस गर्न लगायाँ ।

हामीले द्वन्द्व हुनमा कुनै एक पक्षलाई दोष नलगाई त्यसका कारण र समाधानका उपायहरूका बारेमा छलफल गच्छौँ । यसरी बालबालिकाहरूमा सामाजिक अध्ययनका विषयवस्तुहरूलाई उनीहरूको प्रत्यक्ष जीवनसँग जोडेर ती विषयवस्तुहरूको विश्लेषण गरी अध्ययन गर्ने बानीको विकास गच्छौँ । त्यसपछि अन्य विषयका विषयवस्तुहरूलाई पनि उनीहरूको प्रत्यक्ष जीवनसँग जोडेर निष्कर्ष निकाल्न लगाउने बानीको विकास गरायौँ । यसरी विद्यार्थीहरूका विचमा समाजमा रहेका विभिन्न विभेद, गरिबी, अभाव, असन्तुलन र पक्षपात जस्ता विभिन्न विषयवस्तुलाई आलोचनात्मक ढड्गाले संवाद गर्ने र निष्कर्ष निकाल्ने परम्पराको थालनी हुन थाल्यो । यस परम्परालाई त्यो समुदायमा विद्यालयहरूमा पनि शिक्षकहरूले पनि सिको गर्न थाले ।

म अरूभन्दा फरक शिक्षक हुन चाहन्छु । म सधैँ कुनै पनि विषयवस्तु शिक्षण गर्दा त्यसलाई सामाजिक परिवर्तनसँग जोड्ने प्रयास गर्दूँ । यो नै म को हुँ भन्ने कुराको अंश हो । फ्रेरेले उत्पीडितहरूको शिक्षण पुस्तकमा प्रस्तुत गरेको प्रेमको शिक्षणशास्त्र (प्याडागोजी अफ लभ) का अवधारणाका विभिन्न आयामका बारेमा म निकै संवेदनशील भएको छु । प्रेम कक्षाकोठाको संवादको प्रमुख आधार मात्र होइन यो त शिक्षक र सिकारुहरूको सामाजिक तथा राजनीतिक रूपान्तरणको प्रमुख आधार पनि हो । वास्तवमा समाजमा सामाजिक न्याय स्थापना गर्नका लागि नेतृत्व वर्गको मायालु प्रतिबद्धता सामाजिक रूपान्तरणको प्रमुख आधार हो (Freire, 2005) ।

आलोचनात्मक संवादहरू

मेरो केस स्टडीको कथाको मुख्य सन्देश नै आलोचनात्मक शिक्षणमा यसका सहभागीहरूका विचमा गहिरो प्रेमको बन्धन हुनुपर्छ भन्ने हो (Freire, 1998a) । यो अवधारणा फ्रेरेको प्रेमको शिक्षणशास्त्रमा (Pedagogy of Love) आधारित छ । मेरो कथाको तर्क छ, कि शिक्षण सिकाइ कर्म र त्यो कर्मको फलस्वरूप विकसित हुने सामाजिक, शैक्षिक र राजनीतिक रूपान्तरण केवल सद्भाव र प्रेमबाट मात्र सम्भव हुन्छ । मेरो कथाले फ्रेरेको जस्तै शिक्षक

र विद्यार्थीका बिच साँचो प्रेम स्वतन्त्रताको कर्म हो भन्ने कुरामा विश्वास गरेको छ। साँचो प्रेमलाई छलकपट जालझेल वा भ्रमले परिवर्तन गर्न सक्दैन। प्रेमले शिक्षण सिकाइलाई प्रभावकारी र सफल बनाउनुका साथै यसले स्वतन्त्रताको अन्य कर्महरूलाई समेत सहयोग गर्दछ (Freire, 1998a; Hooks, 1994)। मेरो कथामा सहभागीहरूलाई गरिबी, रोग, भोक, अशिक्षा, सामाजिक असमानता, विभेद, सामाजिक अन्यायसँग आलोचनात्मक रूपमा लड्न शिक्षक र विद्यार्थीबिचको प्रेमले नै सक्षम बनाएको छ। मलाई यही प्रेमका कारणले नै ती बालबालिकाहरू र तिनीहरूको समुदायलाई मुक्तिको मार्गमा डोच्याउन उत्प्रेरित गरेको छ (Freire, 1987)। यस खण्डमा मेरो कथामाथि हामी तीनै जना सहकर्मीहरूको संवादबाट आएको निष्कर्षलाई प्रस्तुत गरिएको छ।

कक्षाकोठामा आलोचनात्मक शिक्षण: विद्यार्थीहरूको सांस्कृतिक समूहको निर्माण

अनुसन्धानकर्ताको आलोचनात्मक शिक्षणको प्रमुख रणनीति सांस्कृतिक सर्कलहरू निर्माण हो (Freire, 1987, 2016)। उनले उल्लेख गरेका छन् कि उनले सुरु गरेको शिक्षणको सुरुआती दिनहरूमा बालबालिकाहरूमा देखिएको अल्छीपना र निष्क्रियता सामूहिक कार्यहरूले गर्दा विस्तारै विस्तारै हटाउँदै लग्यो र बालबालिकाहरू सिकाइ क्रियाकलापहरूमा सक्रिय हुन थाले। यसबाहेक यो सक्रियता कक्षाकोठा पनि देखा पर्न थाल्यो। अनुसन्धानकर्ताले बनाएको विद्यार्थीहरूको सांस्कृतिक सर्कलले शिक्षालाई स्वतन्त्रताको अभ्यासको रूपमा पुनर्विचार गर्न बाध्य बनायो (Freire, 1987; Giroux, 2011)। यसका साथै अनुसन्धानकर्ताले विद्यार्थीहरूलाई उनीहरू र विश्वसँगको सम्बन्धलाई आलोचनात्मक रूपमा वुभन, साभा बुभाइ विकास गर्न र यस सम्बन्धलाई सशक्त बनाउन लागि प्रतिविम्बनको लोकतान्त्रिक मोडेलको विकास गरे (Freire, 1987, 2005)। यस कथाले हामीलाई शिक्षक र विद्यार्थीहरूले विश्वलाई कसरी नाम दिन्छन् भन्ने कुरा स्पष्ट रूपमा देखाउँछ। यसै गरी यसले विश्वलाई नाम दिँदा र परिवर्तन गर्दा उनीहरूले कसरी ऐतिहासिक प्रक्रियाको गहिरो चेतना विकास गर्न सक्छन् भन्ने कुरा पनि प्रस्त गरेको छ (Darder, 2017)। त्यस अर्थमा शिक्षण शास्त्रले शिक्षालाई सामाजिक परिवर्तनसँग जोड्नु पर्छ। तसर्थ सांस्कृति समूह एउटा यस्तो क्रियाकलाप हो जसले शिक्षक

र विद्यार्थी दुवैलाई विश्वसँग आलोचनात्मक रूपमा वुभन चुनौती दिन्छ, ताकि उनीहरूले विश्वको नामाकरण गर्न सकून र यसलाई बदल्न सकून ।

विवेकीरणको प्रक्रिया (Process of Consciousness)

कथाको प्रारम्भिक कथन नै निकै शक्तिशाली छः अनुसन्धानकर्ताले स्विकारेका छन् कि उनले आलोचनात्मक शिक्षण शास्त्रलाई खुशीसाथ अङ्गालेका छन् तर शड्काले पनि हेरिरहेका छन् । उनका सुरुवाती विचारहरूले हामीलाई सम्भाउँछ कि एक आलोचनात्मक शिक्षक बन्न शिक्षण गरेर मात्र पुग्दैन । किनकि शिक्षण प्रक्रियामा अभ्यास गर्ने र अभ्यासमा प्रतिविम्बन गर्ने प्रक्रिया पनि समावेश भएको हुन्छ (Freire, 1998b) । फेरेका अनुसार सामाजिक विवेकीकरण एक निरन्तर प्रक्रिया हो जुन हाम्रो सामाजिक चेतना तथा समुदायहरूभित्र निरन्तर गरिने संवादबाट र त्यो समाजको सान्दर्भिक प्रतिविम्बनबाट मात्र सम्भव हुन्छ (Freire, 1987) । अनुसन्धानकर्ता कथामा जब आफ्नो सामाजिक वर्गको वर्णन गर्ने क्रममा सस्तो खालको चाइनिज जुत्ता लगाएको, हिलो र धुलो खेलेको गरिब केटाका रूपमा वर्णन गर्दछन् तब त्यति खेर उनले आफ्नो समाजको स्वामित्व ग्रहण गर्दछन् (Hooks, 1994; Knijnik, 2013) र उनको विवेकरणको प्रक्रिया अगाडि बढ़दै जान्छ र राजनीतिक पहिचान निर्माण गर्दछ । यस प्रक्रियामा प्रेम र स्वतन्त्रताले नै उनको आलोचनात्मक शिक्षणलाई संभव बनाएको हो ।

कथामा अनुसन्धानकर्ताको सुरुको शैक्षिक पहिचान उनको हेरचाह गर्न, माया गर्न, स्नेह प्रदान गर्न, अपनत्व प्रदान गर्न प्रतिबद्ध शिक्षकहरूको अनुभवबाट बनेको हो । यसको परिणामस्वरूप नै प्रेमका यी स्नेहपूर्ण कार्यहरूले नै अनुसन्धानकर्तालाई पारस्परिक हेरचाह गर्ने र अनुभवहरू आदानप्रदान गर्ने बानीको विकास गराएको छ । यही प्रेमले नै विद्यार्थी र शिक्षकहरूका बीचमा संवादले भरिएको प्रेमिल लोकतान्त्रिक वातावरण (Freire, 1996) मा रूपान्तरण खोज्ने आधारहरू विकास भएका छन् । अनुसन्धान वा कथाकारले प्रेमलाई विभिन्न तरिकाबाट अनुभव गरेका छन् र यी अनुभवहरू नै उनका लागि रूपान्तरणकारी अनुभवहरू हुन् (Fine, 2007; Freire, 1987) । एक विद्यार्थीका रूपमा प्रेमको शिक्षणशास्त्रको

अनुभवले कथाकारलाई अरूको विश्वास गर्ने, हेरचाह गर्ने र सहानुभूति निर्माण गर्ने मञ्च प्रदान गरेको छ, र यस्तो संसार प्रदान गरेको छ, जुन संसारमा माया र प्रेम साटासाट गर्न सजिलो हुन्छ (Freire 1987, p. 24)। यसको विपरीत प्रारम्भमा शिक्षकका रूपमा काम गर्दा अनुसन्धाताको अनुभव शिक्षककेन्द्रित शिक्षणमा आधारित थियो । अनुसन्धाताको प्रारम्भिक दृष्टिकोण शिक्षाको बैड्किङ अवधारणामा आधारित थियो र त्यो अवधारणाको शिक्षण सिकाइमा मानव र मानव जीवनका बारेमा सोच्ने कुनै ठाउँ नै थिएन । यो एक सार्वभौमिक मानवको अस्तित्वको धारणामा आधारित एक सामान्य शिक्षण थियो जसले मानवको वास्तविकतालाई परिचित गराउँदैन । तसर्थ अनुसन्धाताको प्रारम्भिक शिक्षणले उनका विद्यार्थीहरूलाई न त ठोस अनुभवहरू प्रदान गर्यो न त भविष्यका समुदायहरूसँग निकटताको सम्बन्ध स्थापित गर्ने आधार निर्माण गर्यो जहाँ उनले आफ्नो व्यावसायिक ज्ञान लागु गर्न सक्छन् ।

परीक्षण नगरिएको सम्भाव्यता तर्फको यात्रा (Journey towards Untested Feasibility)

अनुसन्धाताले आफ्नो शिक्षण कालखण्डको विचमा आइसकेपछि परम्परागत शिक्षण विधिबाट मुक्त पाउनका लागि आफ्नो शिक्षण अभ्यास बदल्ने कदम चालेका छन् । अनुसन्धाताले उनको परम्परागत शिक्षणलाई असान्दर्भिक शिक्षण विधिका रूपमा स्वीकार गरी त्यलाई सुधार गर्ने प्रण पनि गरेका छन् । एक आलोचनात्मक शिक्षणकर्मी र स्वतन्त्रताको यात्रातर्फ अगाडि बढिरहेका शिक्षाकर्मीको प्रमाणका रूपमा उनले आफ्नो समुदायका विभेद, असमानता, असन्तुलनलाई जवाफ दिन पिएचडी अध्ययनको यात्रालाई नयाँ शिक्षण विधिका रूपमा अगाडि सारें (Shah, 2013) ।

अनुसन्धाताले लखनउ विश्वविद्यालयमा अध्ययन गर्दा स्पष्ट रूपमा बुझे कि शिक्षककेन्द्रित शिक्षण विधिबाट वर्तमान सीमित परिस्थितिमा जोखिममा परेका बालबालिकालाई प्रदान गरिने शिक्षाबाट उनीहरूको वर्तमान अवस्थालाई रूपान्तरण गर्न सम्भव छैन (Freire, 1987; Freire, 2016) । तसर्थ उनले ती सीमा परिस्थितिहरूको सामाना गर्दै (Giroux, 2011b; Freire, 1987) मुक्तिको पक्षमा सामाजिक परिस्थितिहरू सिर्जना गर्न ऐतिहासिक कार्यहरू

(वा सीमा-कार्यहरू) प्रारम्भ गरे । यतिखेर उनी परीक्षण नगरिएको सम्भाव्यता निर्माण गर्ने बाटोमा थिए र त्यो भविष्य थियो जुन निर्माण गर्न आज नै उनी रहेको समाजको रूपान्तरण गर्न जरुरी थियो (Shor & Freire, 1987, p. 153) । उनले मानवलाई एक अपूर्ण उत्पादनका रूपमा लिँदै समाजनिर्माणको सुरुआत गरे ।

उनको अर्को कदम शिक्षाको समाजशास्त्रीय अध्ययन विषयको शिक्षाकर्मीको रूपमा उत्पीडनको वास्तविक परिस्थितिमा आफूलाई र बालबालिकाहरूको परम्परागत शिक्षण शास्त्रलाई चुनौती दिनु थियो (Freire, 1987) । यो अनुभव उनले कैलाली जिल्लाका द्वन्द्वपीडित बालबालिकाहरूसँग करिब तीन वर्ष लामो सहभागितामूलक आलोचनात्मक शिक्षणका क्रममा प्राप्त गरेका थिए । यो शिक्षण कार्य अनुसन्धान विधिमा आधारित थियो । त्यो अनुभवलाई उनले आफ्नो जीवनको सबैभन्दा अर्थपूर्ण शैक्षणिक चुनौती र अवसरका रूपमा लिएका थिए जहाँ चुनौतिलाई अवसरका रूपमा पनि लिइएको थियो र यसलाई शड्काको दृष्टिकोणले पनि हेरिएको थियो ।

अनुसन्धानकर्ताको कथामा जोडिएको एउटा सान्दर्भिक विन्दु भनेको अनुसन्धान सञ्चालन गरिएको समुदाय र अनुसन्धानकर्ताबिचको बलियो प्रेमको बन्धन हो । यसबाट पुष्टि हुन्छ कि अनुसन्धानकर्ता समुदायका बालबालिकाहरूले एकअर्काको सङ्गतको पूर्ण आनन्द लिएका छन् । तसर्थ त्यस समुदायको र अनुसन्धानकर्ताको सम्बन्ध सिकाइ र परिवर्तनको लागि धेरै नै मूल्यवान् थियो । यो तथ्यले देखाउँछ कि अनुसन्धानकर्ताले ती द्वन्द्वपीडित बालबालिकाहरूलाई आत्मा अलग भएको प्राणीका रूपमा (Hooks, 1994, p. 193) वा निर्जिव प्राणीका रूपमा शिक्षण सिकाइ गरेको थिएनन् र ती बालबालिकाहरू विश्वभित्र थिएनन् विश्वसँग थिए जहाँ तिनीहरू आफू रहेको विश्वलाई रूपान्तरण गर्न र यसलाई आफू बस्न योग्य विश्व बनाउन सङ्घर्षरत थिए ।

अनुसन्धानकर्तासँग विद्यालय तहमा आफूले अध्ययन गर्दा शिक्षकहरूबाट प्राप्त प्रेम थियो र त्यस प्रेमलाई शिक्षणका क्षेत्रमा उपयोग गर्ने साहस र आँट उनमा थियो । तसर्थ

उनले ती द्वन्द्वपीडित बालबालिकाहरूलाई व्यक्तिगत र सामाजिक चुनौतीहरू बुझन सक्ने साहस प्रदान गरे । ती बालबालिकाहरूको स्नेह र प्रेमपूर्वक हेरचाह गरे । तिनीहरूलाई संसारलाई बुझने र यसलाई नाम दिन सक्ने सक्षम व्यक्तिहरू बनाए । उनले देखाएको लगाव, माया र प्रेम नै बालबालिकाहरूको जोस, जाँगर र ऊर्जाको परिणाम हो जसले सिद्धान्तलाई अभ्यासमा बदल्न सहयोग गर्यो, विद्यार्थीहरूलाई उत्प्रेरित गर्यो र कक्षाकोठालाई एक गतिशील स्थानका रूपमा परिवर्तन गर्यो जहाँ सिद्धान्तहरू रूपान्तरणका रूपमा र सामाजिक सम्बन्धका रूपमा साकार भएका छन् (Hooks, 1994, p. 195) । अब अनुसन्धानकर्ताको सामाजिक अध्ययन विषयको शिक्षणमा आलोचनात्मक शिक्षणशास्त्रले महत्त्वपूर्ण भूमिका खेल्न थालिसकेको छ ।

आशाको शिक्षणशास्त्र र भविष्यको दिशा (Pedagogy of Hope and Future Direction)

यस अध्ययनमा शिक्षाको समाजशास्त्र र सामाजिक अध्ययन विषय शिक्षकको रूपमा मैले आलोचनात्मक शिक्षणशास्त्र कार्यान्वयन गर्दा अनुसन्धानकर्ताका रूपमा सामना गर्नुपरेका चुनौती, सङ्घर्ष, रोमाञ्च र आनन्दको अन्वेषण गरेको छु । यसका साथै यस अध्ययनमा मैले प्रस्तुत गरेको कथालाई आलोचनात्मक शिक्षणशास्त्रको परिदृश्यबाट विश्लेषण गरेको छु । यसरी विश्लेषण गर्दा मैले दुई जना साथीको सहयोग लिएको छु । यस अध्ययनमा विभिन्न देशका विभिन्न विषयका शिक्षकहरूले आलोचनात्मक शिक्षणशास्त्रको कसरी अभ्यास गर्दछन् भन्ने साहित्यको पनि विश्लेषण गरिएको छ (Ovens et al., 2018; Philpot, 2016; Schenker et al., 2018; Walton-Fisette & Sutherland, 2018) । Schenker et. al. (2018) का अनुसार आलोचनात्मक शिक्षण र सामाजिक न्यायको अवधारणाको कार्यान्वयन परिस्थितिअनुसार फरक हुने गर्दछ । किनकि परिस्थितिहरूअनुसार सीमान्तकृत समूहहरू पनि फरक हुन हुन्छन् र यस्तो असमान अवस्थामा कार्य गर्ने रणनीतिहरू पनि फरक हुने हुन्छन् । यस अध्ययनमा वर्णन गरिएका संवादात्मक अनुभवहरूले विभिन्न समाजशास्त्रीय शिक्षण अभ्यासहरूको सन्दर्भीकरणलाई (सामान्यीकरणको सट्टा) स्थानीय शिक्षण र सांस्कृतिक अभ्यासहरूमा

आधारित अवधारणाहरू सिर्जना गर्नका लागि अवसर प्रदान गरेको देखाएको छ (Freire, 1987)। तसर्थ यो अध्ययनको निष्कर्ष र Schenker et al. (2018) ले गरेको अध्ययनका बीचमा समानता देखिन्छ ।

यी दुवै शिक्षणअभ्यासहरू सामाजिक न्यायको भावनाले प्रेरित छन् र यी भावनाहरू पनि फेरेको आलोचनात्मक शिक्षणशास्त्रमा आधारित छन् । मेरो कथाबाट सिर्जना भएका चार प्रमुख विषयवस्तुहरू : आलोचनात्मक शिक्षकको निर्माण, विवेकीकरणको प्रक्रिया, परीक्षण नगरिएको सम्भाव्यताको यात्रा र आशाको भाषामार्फत सामाजिक परिवर्तन यस अध्ययनमा मुख्य विषयवस्तुका रूपमा विकासित भएका छन् । यी सबै विषयवस्तुहरू आलोचनात्मक शिक्षणशास्त्रमा आधारित छन् र यी विषयवस्तुहरूलाई कसरी अभ्यास गरियो भन्ने कुरा पनि प्रस्तु छ । अर्कातिर पेसागत जीवन सुरुवातको सवाल छ, जसमा विद्यार्थीका रूपमा मैले आफ्नो विद्यालय जीवनका प्रेरणादायी र मायालु शिक्षकहरूको सम्झना गर्दै आफ्ना विद्यार्थीहरूसँग पनि विश्वास र प्रेमको सम्बन्ध विकास गर्ने प्रयास गरेको छु ।

आसा गरेको छु कि यो कथा समकालीन विभिन्न देशका विश्वविद्यालयहरूका लागि धैरै उपयोगी हुनेछ जुन नेपालको राजनीतिक व्यवस्थाभन्दा नितान्त रूपमा फरक हुँदा पनि समान अवस्थाको सामना गरिरहेका छन् । समाजशास्त्रीय शिक्षकका लागि आलोचनात्मक शिक्षणको अर्को थप चुनौती भनेको वर्तमान नवउदारवादी वातावरणमा विश्वभरका विद्यालयहरूमा प्रेमको शिक्षणशास्त्रलाई कसरी प्रभावकारी ढुग्गले कार्यान्वयन गर्ने भन्ने नै हो । शिक्षकहरूले गर्ने मूल्याङ्कन पनि नवउदारवादी उत्पादकत्वमा आधारित छ, जसले विद्यार्थीहरूविचमा साँचो संवाद र अर्थपूर्ण सम्बन्ध कायम गर्ने प्रेमको शिक्षणशास्त्रलाई चुनौती दिन्छ (Shelley & McCuaig, 2018) । मेरो तर्क के हो भने यदि शिक्षकहरू वास्तवमै आलोचनात्मक भएको दाबी गर्नका लागि त उनीहरूले वर्तमान विद्यालयका कक्षाकोठाहरूमा आलोचनात्मक शिक्षणशास्त्र प्रभावकारी ढुग्गले कार्यान्वयन गर्न विद्यार्थीहरूसँग मिलेर, उनीहरूलाई बुझेर, उनीहरूलाई प्रेम गरेर शिक्षण सिकाइ गर्नुपर्दछ । तर यसो हुन सकिरहेको छैन ।

यो अध्ययन गरिरहेको बेलासम्म नेपालको शिक्षा प्रणालीले गम्भीर ढङ्गका चुनौतीहरू सामना गरिरहेको छ । सार्वजनिक विद्यालय र विश्वविद्यालयहरूको अस्तित्वलाई खतरामा पार्ने सक्ने चुनौतीहरू जस्तै अनुदारवादी राजनीतिक शक्तिको उदय, सार्वजनिक शिक्षामा निरन्तर घट्दो लगानी, जीवन वुभन सक्ने शिक्षा प्रणालीको अभाव, शिक्षणलाई जीवनसँग जोड्न नसकिएको अवस्था आदिले शिक्षक र शिक्षणलाई दिन प्रतिदिन निष्प्रभावी बनाइरहेका छन् । नेपालका अनुदारवादी सरकारहरूका शैक्षिक नीतिहरू तथा अभ्यासहरूले आलोचनात्मक विचारलाई कार्यान्वयन गर्नका लागि विद्यालयमा उपयुक्त वातावरण सिर्जना गर्न सकिरहेका छैनन् । पाठ्यक्रमको प्रकृति, विद्यार्थीहरूको अत्यधिक सङ्ख्या, उराठलाग्दो शैक्षिक वातावरणले गर्दा शिक्षकहरूले पनि विद्यार्थीहरूलाई शक्ति हस्तान्तरण गर्न सक्ने वातावरण निर्माण हुन सकिरहेका छैन । फ्रेरेको दर्शनले नयाँ पुस्ताहरूलाई सक्रिय आलोचनात्मक नागरिक तयार गर्न मद्दत गर्ने हुनाले त्यो वातावरण विद्यालयका कक्षाकोठामा सिर्जना गर्नु अति आवश्यक भए पनि त्यसो हुन सकिरहेको छैन ।

नेपालका शिक्षाकर्मीहरूलाई फ्रेरेको आलोचनात्मक र संवादात्मक शिक्षणशास्त्रलाई कार्यान्वयन गर्न थुप्रै चुनौतीहरू छन् । सर्वप्रथम सोभै देखिने चुनौतीहरू संरचनासँग सम्बन्धित छन् । यसै गरी व्यक्तिगत, सांस्कृतिक र राजनीतिक पक्षसँग पनि यी चुनौतीहरू सम्बन्धित छन् । तर यी सबै चुनौतीहरू अन्तरसम्बन्धित छन् । यी समस्याहरूले नै नेपालको शैक्षिक प्रणालीलाई सधैँ कमजोर बनाइरहेको छ । पश्चिमा मुलुकहरूमा विगतका केही दशकदेखि विकसित भएको आलोचनात्मक र प्रजातान्त्रिक शिक्षणशास्त्रले विद्यालय र विश्वविद्यालयका शिक्षकहरूलाई यस क्षेत्रमा आकर्षित गरेको छ । यस अध्ययनमा समावेश मेरो कथाले विद्यालय र विश्वविद्यालयहरूको शिक्षा प्रणालीमा आलोचनात्मक शिक्षणको सम्भावनाहरूलाई प्रतिविम्बन गर्ने अवसर प्रदान गर्ने नै छ । यसका साथै यस अध्ययनबाट मैले विद्यालय र विश्वविद्यालयका शिक्षकहरूलाई आलोचनात्मक र प्रजातान्त्रिक शिक्षण कक्षाकोठासम्म पुऱ्याउन थप बल र प्रोत्साहन प्रदान गर्ने छ, भन्ने आसा गरेको छु ।

सन्दर्भ सामग्रीहरू (References)

- ARNEC (1961). *Report of the all-round national education committee*. Department of Education, MOE.
- Bist, D. B. (1991). *Fatalism and development: Nepal's struggle for modernization*. Orient Longman
- Betti, M., Knijnik, J., Venancio, L., & Neto, L. S. (2015). In search of the autonomous and critical individual: A philosophical and pedagogical analysis of the physical education curriculum of Sao Paulo. *Physical Education and Sport Pedagogy*, 20(4), 427-441.
- Beverly, J. (2005). Testimonio, subalternity, and narrative authority. In N. K. Denzin and Y. S. Lincoln (eds.), *The Sage handbook of qualitative research* (3rd ed.) pp. 547-558. Sage.
- Devis-devis, J. (2006). Socially critical research perspectives in physical education. In Kirk, David MacDonald, Doune O'Sullivan, Mary, *The Handbook of Physical Education* (Vol. 9, pp. 37-58). Sage Publication.
- Dowling, F., Garrett, R., lisahunter, & Wrench, A. (2015). Narrative inquiry in physical education research: the story so far and its future promise. *Sport, Education and Society*, 20(7), 924–940.
- Fine, M. (2007). Feminist designs for difference. In HESSE-BIBER, S.N. *Handbook of Feminist Research: Theory and Practice* (pp. 613-619). Sage Publication.
- Flyvbjerg, B. (2006). Five Misunderstandings About Case-Study Research. *Qualitative Inquiry*, 12(2), 219-245.
- Freire, P. (1987). *Pedagogy of the oppressed* (Pedagogia do Oprimido) (17th ed.). Paz e Terra.
- Freire, P. (1996). Pedagogy of autonomy: Necessary knowledge for educational practice. In *Paulo Freire: vida e obra*. Paz e Terra.
- Freire, P. (1998a). *Pedagogy of freedom: Ethics, democracy, and civic courage*. Rowman & Littlefield Publishers.

- Freire, P. (1998b). *Teachers as cultural workers: letters to those who dare to teach*. Boulder, Westview Press).
- Freire, P. (2005). *Teachers as cultural workers: letters to those who dare teach*. Westview Press.
- Freire, P. (2016). *Education for critical consciousness*. Bloomsbury Publishing.
- Giroux, H. A. (2010). Bare pedagogy and the scourge of neoliberalism: Rethinking higher education as a democratic public sphere. *The Educational Forum*, 74(3), 184-196.
- Giroux, H. A. (2011a). *On critical pedagogy*. Bloomsbury Academic.
- Giroux, H. A. (2011b). Rejecting Academic Labor as a Subaltern Class: Learning from Paulo Freire and the Politics of Critical Pedagogy. *Fast Capitalism*, 8(2).
- Hill, J., Philpot, R., Walton-fisette, J. L., Sutherland, S., Ovens, A., Phillips, S., ... Flory, S. (2018). Conceptualising social justice and sociocultural issues within physical education teacher education: international perspectives. *Physical Education and Sport Pedagogy*, 0(0), 1-15.
- Hill, N. E., Witherspoon, D. P., & Bartz, D. (2018). Parental involvement in education during middle school: Perspectives of ethnically diverse parents, teachers, and students. *The Journal of Educational Research*, 111(1), 12-27.
- Knijnik, J, Luguetti C, Oliver KL, Dantas LEPBT, et al. (2017). The life of crime does not pay; stop and think: the process of co-constructing a prototype pedagogical model of sport for working with youth from socially vulnerable backgrounds. *Physical Education and Sport Pedagogy* 22(4).
- NEC, (1992). *Report of the national education commission*. National Education Commission.
- NESP, (1971). *Report of national education system plan 1971-1976*. Ministry of Education.
- NNEPC (1956). *Education in Nepal*. Bureau of Publications, College of Education.

- O'Sullivan, M. (2018). PETE Academics as public intellectuals and activists in a global teacher education context. *Physical Education and Sport Pedagogy*, 23(5), 536-543.
- Ollerenshaw, J. A., & Creswell, J. W. (2002). Narrative research: A comparison of two restorying data analysis approaches. *Qualitative Inquiry*, 8(3), 329-347.
- Ovens, A., Flory, S. B., Sutherland, S., Philpot, R., Walton-Fisette, J. L., Hill, J., ... Flemons, M. (2018). How PETE comes to matter in the performance of social justice education. *Physical Education and Sport Pedagogy*, 23(5), 484-496.
- Philpot, R. (2016). Physical education initial teacher educators' expressions of critical pedagogy(ies). *European Physical Education Review*, 22(2), 260 - 275.
- Riessman, C. K. (2011). What's different about narrative inquiry? Cases, categories and contexts. In D. Silverman (Ed.), *Qualitative research* (pp. 310-330). Sage.
- Schenker, K., Linner, S., Smith, W., Gerdin, G., Mordal Moen, K., Philpot, R., ... Westlie, K. (2018). Conceptualising social justice-what constitutes pedagogies for social justice in HPE across different contexts? *Curriculum Studies in Health and Physical Education*, 10(2), 126-140.
- Shah, R. K. (2013). *Designing a progressive curriculum of social studies for primary education in Nepal* (Unpublished Doctoral Thesis). Department of Education. University of Lucknow.
- Shelley, K., & McCuaig, L. (2018). Close encounters with critical pedagogy in socio-critically informed health education teacher education. *Physical Education and Sport Pedagogy*, 23(5), 510-523.
- Singh Thakuri, G. B. (2012). *A retrospect and prospect study on pedagogical practices at the primary schools in Nepal* (Unpublished PhD Thesis). University of Lucknow.
- Shor, I., & Freire, P. (1987). What Is the dialogical method of teaching? *Journal of Education*, 169, 11-31.

- Tinning, R. (1997). Performance and participation discourses in human movement: Toward a socially critical physical education. In J. M. Fernadex-Balboa (Ed), *Critical post-modernism in human movement, physical education and sport* (pp. 99-119). SUNY.
- Tinning, R. (2016). Transformative Pedagogies and Physical Education. In C. Ennis, *The Routledge Handbook of Physical Education Pedagogies* (pp. 281-294). Taylor and Francis.
- Walton-Fisette, J. L., & Sutherland, S. (2018). Moving forward with social justice education in physical education teacher education. *Physical Education and Sport Pedagogy*, 23(5), 461-468.